


सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) तथा सुचनाको हक सम्बन्धी नियमावली , २०६५ को नियम ३

बमोजिम सार्वजनिक गरिएको आ .व. २०८१/०८२ बैशाख देखि असार मसान्त सम्म सम्पादित मुख्य क्रियाकलापहरुको विवरण

(स्वतः प्रकाशन)



रामपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय  
रामपुर , पाल्पा  
लुम्बिनी प्रदेश , नेपाल ।

*Jitendra*

७६८  
प्रभुर्मद्दर्शन चारिङाल  
प्रभुर्मद्दर्शन चारिङाल

## नगरपालिकाको स्वरूप र प्रकृति


रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनैतिक विभाजनका हिसावले लुम्बिनी प्रदेश पाल्पा जिल्ला अन्तरगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा तुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रूपमा रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुँदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारू भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा निस्दी गा.पा, पश्चिममा रम्भा तथा पूर्वखोला गा.पा, उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन् ।

वि.सं. २०७१ साल जेष्ठ ४ गतेबाट सञ्चालनमा आएको यस नगरपालिकाको २०७१ साल जेष्ठ १७ गते विधिवत उद्घाटन भएको हो । साविकका गाडाकोट, दर्ढा, रामपुर, खालिवन र गेझा गा.वि.स. समेटेर घोषणा भएको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार कुलघरधूरी ९,१११, परिवार संख्या १०,८२१ जनसंख्या ३९,१९० मध्ये महिला २१,४१५ र पुरुष १७,७७५ रहेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।

۲۷۰

यामपुर नगर कार्यपालिका कार्यालयको प्रस्तावित समाठनात्थक सरचना




अनुसूची ३

रामपुर नगर कार्यपालिकाको कार्यालयको प्रस्तावित दरबन्दी विवरण

क्रम.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जन्मा	
१	प्रमुख प्रशासकीय अधिकृत					१	०	१	
२	अधिकृत	छैठौं/सातौं/आठौं	प्रशासन	सा.प्र.		४	०	४	
३	अधिकृत	छैठौं/सातौं/आठौं	प्रशासन	लेखा		१	०	१	
४	अधिकृत	छैठौं/सातौं/आठौं	शिक्षा	शि.प्र.		१	०	१	
५	इन्जिनियर	छैठौं/सातौं/आठौं	इंजि.	सिभिल		१	०	१	
६	पशु चिकित्सक	छैठौं/सातौं/आठौं	कृषि	भेट		१	०	१	
७	कृषि विकास अधिकृत	छैठौं/सातौं/आठौं	कृषि	कृषि		१	०	१	
८	अधिकृत	सातौं/आठौं	स्वास्थ्य	हे. इ		१	०	१	
९	अधिकृत	छैठौं/सातौं	स्वास्थ्य	हे. इ		१	०	१	
१०	अधिकृत	छैठौं/सातौं	स्वास्थ्य	कम्पुनिटि नर्सिंग		१	०	१	
११	कम्प्युटर अधिकृत	छैठौं/सातौं	विविध			०	१	१	
१२	आलेप अधिकृत	छैठौं/सातौं	प्रशासन	लेखा		१	०	१	
१३	कानून अधिकृत	छैठौं/सातौं	न्याय	कानून		१	०	१	
१४	इन्जिनियर	छैठौं	इंजि.	सिभिल		१	०	१	
१५	इन्जिनियर	छैठौं	इंजि.	आर्किटेक्ट		१	०	१	
१६	नगर प्रहरी निरीक्षक	छैठौं				०	१	१	
१७	सहायक	पाँचौं	प्रशासन	सा.प्र.		८	०	८	
१८	सहायक	पाँचौं	प्रशासन	लेखा		१	०	१	
१९	सहायक	पाँचौं	शिक्षा	शि.प्र.		३	०	३	
२०	महिला विकास निरीक्षक	पाँचौं	विविध			१	०	१	
२१	सबइन्जिनियर	पाँचौं	इंजि.	सिभिल		३	०	३	
२२	कम्प्युटर अपरेटर	पाँचौं	विविध			३	०	३	
२३	सर्वेक्षक	पाँचौं	इंजि.	सर्वे.		१	०	१	
२४	प्राविधिक सहायक	पाँचौं	कृषि	कृषि प्रसार		१	०	१	
२५	पशु स्वास्थ्य प्राविधिक	पाँचौं	कृषि	भेट		१	०	१	
२६	नगर नायब प्रहरी निरीक्षक	पाँचौं				०	१	१	
२७	सहायक	चौथो	प्रशासन	सा.प्र.		४	०	४	
२८	सहायक	चौथो	प्रशासन	लेखा		१	०	१	
२९	स महिला विकास निरीक्षक	चौथो	विविध			१	०	१	
३०	असिस्टेन्ट सबइन्जिनियर	चौथो	इंजि.	सिभिल		२	०	२	
३१	अभिन	चौथो	इंजि.	सर्वे.		२	०	२	
३२	नायब प्राविधिक सहायक	चौथो	कृषि	कृषि प्रसार		१	०	१	
३३	नायब प्राविधिक सहायक	चौथो	कृषि	बाली विकास		१	०	१	
३४	नायब पशु स्वास्थ्य प्राविधिक	चौथो	भेट			१	०	१	
३५	नायब पशु स्वास्थ्य प्राविधिक					१	०	१	
३६	सहायककम्प्युटर अपरेटर	चौथो	विविध			१	०	१	
३७	नगर सहायक प्रहरी निरीक्षक					०	१	१	
३८	नगर प्रहरी हवलदार		नगर प्रहरी			३	०	३	
३९	नगर रक्षक (जवान)		नगर प्रहरी			०	६	६	
४०	हेमि सवारी चालक					०	७	७	
४१	भारी सवारी चालक सहयोगी					०	२	२	
४२	ह.चा.स.					०	५	५	
४३	कार्यालय सहयोगी					०	१०	१०	
४४	फोहर संकलक					०	५	५	
४५	बर्गेच/माली					०	३	३	
४६	कुचीकार					०	१	१	
	नगर कार्यपालिकातर्फ जन्मा					५७	४२	९९	

वडा कार्यालयहरुको प्रस्तावित संगठन संरचना र दरबन्दी विवरण

क वडा कार्यालयको संगठन संरचना



ख वडा कार्यालयको दरबन्दी विवरण

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जम्मा	
१	प्रशासन सहायक	चौथो/पाचौ	प्रशासन	सा.प्र.		१०	०	१०	
२	आसिस्टेन्ट सब इन्जिनियर/सब इन्जिनियर	चौथो/पाचौ	इन्जि	सिभिल	जनरल	१०	०	१०	
३	सहायक कम्प्युटर अपरेटर	चौथो	विविध			१०	०	१०	
४	नायब पशु सेवा प्राविधिक	चौथो	कृषि	ला.पो. एण्ड डे.डे./मेट		१०	०	१०	
५	कृषि सेवा प्राविधिक	चौथो	कृषि			१०	०	१०	
६	कार्यालय सहयोगी	प्रथम	विविध			०	०	१०	
वडा कार्यालय तर्फ जम्मा						५०	१०	६०	

### अनुसूची ५

**स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य इकाईतरफको प्रस्तावित दरबन्दी विवरण**

#### **क स्वास्थ्य चौकीतर्फ:**

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जम्मा	
१	अधिकृत	छैठौं	स्वास्थ्य	हे इ		१	०	१	
२	सहायक	पांचौं	स्वास्थ्य	हे इ		१	०	१	
३	सहायक	पांचौं	स्वास्थ्य	क न		१	०	१	
४	सहायक	चौथो	स्वास्थ्य	हे इ		१	०	१	
५	सहायक	चौथो	स्वास्थ्य	क न		१	०	१	
६	ल्याब असिस्टेन्ट	चौथो	स्वास्थ्य			०	१	१	
७	कार्यालय सहयोगी	प्रथम	प्रशासन	सा.प्र.		६	१	७	
स्वास्थ्य चौकी तर्फ						२४	४	२८	
४ वटै स्वास्थ्य चौकीको जम्मा									

#### **ख आधारभूत स्वास्थ्य इकाई केन्द्रतर्फ:**

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जम्मा	
१	हेल्थ असिस्टेन्टवा सि अ हे ब	चौथो/पांचौं/छैठौं	नेपाल स्वास्थ्य	हेल्थ इन्पेक्सन		१	०	१	
२	स्टाफ नर्स वा सि अ न मी	चौथो/पांचौं/छैठौं	नेपाल स्वास्थ्य	जनरल नर्सिंग	जनरल	१	०	१	
३	अ हे ब	चौथो	नेपाल स्वास्थ्य	हेल्थ इन्पेक्सन		१	०	१	
४	अ न मी	चौथो	नेपाल स्वास्थ्य	कम्पुनिटि नर्सिंग		१	०	१	
५	ल्याब असिस्टेन्ट	चौथो	स्वास्थ्य			०	१	१	
६	कार्यालय सहयोगी	प्रथम	प्रशासन	सा.प्र.		५	१	६	
आधारभूत स्वास्थ्य केन्द्र तर्फ						२५	५	३०	
५ वटै आधारभूत स्वास्थ्य केन्द्रका लागि जम्मा									

#### **ग शहरी स्वास्थ्य केन्द्रतर्फ:**

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जम्मा	
१	अ हे ब	चौथो	नेपाल स्वास्थ्य	हेल्थ इन्पेक्सन		१	०	१	
२	अ न मी	चौथो	नेपाल स्वास्थ्य	जनरल नर्सिंग	जनरल	१	०	१	
३	कार्यालय सहयोगी	प्रथम	प्रशासन	सा.प्र.		०	१	१	
आधारभूत स्वास्थ्य केन्द्र तर्फ						२	१	३	
७ वटै आधारभूत स्वास्थ्य केन्द्रका लागि जम्मा						१४	७	२१	

### अनुसूची ६

**आयुर्वेद औषधालयको दरबन्दी विवरण प्रत्येकका लागि**

#### **क रामपुर आयुर्वेद अस्पत्तालका लागि**

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संख्या			कैफियत
						स्थायी	करार	जम्मा	
१	कविराज	पांचौं/छैठौं/सातौं	स्वास्थ्य	आयुर्वेद		१	०	१	
२	वैद्य	चौथो/पांचौं/छैठौं	स्वास्थ्य	आयुर्वेद		१	०	१	
३	ल्याब असिस्टेन्ट/ल्याब टेक्निसियन	चौथो/पांचौं	स्वास्थ्य			१	०	१	
४	ओषधी कुटुम्ब	प्रथम				०	१	१	
५	अभ्यागकर्ता पुष्प	प्रथम				०	१	१	
६	अभ्यागकर्ता महिला	प्रथम				०	१	१	
७	कार्यालय सहयोगी	प्रथम				३	४	७	

ख गाडाकोट आयुर्वेद औषधालयका लागि

क्रसं.	पद	तह	सेवा	समूह	उपसमूह	कायम पद संलग्न			फैक्टियल
						स्थायी	करार	जन्मा	
१	कविराज	पाँचौ/छैठौ/सातौ	स्वास्थ्य	आयुर्वेद		१	०	१	
२	वैद्य	चौथौ/पाँचौ/छैठौ	स्वास्थ्य	आयुर्वेद		१	०	१	
३	ओषधी कुटुम्ब	प्रथम				०	१	१	
४	अर्थात् पुरुष	प्रथम				०	१	१	
५	अर्थात् महिला	प्रथम				०	१	१	
६	कार्यालय सहयोगी	प्रथम				२	४	६	

रामपुर नगरपालिकाको शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखा	जिम्मेवार अधिकारी	सम्पर्क नं.
१	कार्यालय प्रमुख	सुर्य दर्शन पण्डित	९८५७०७५१११
२	आयुर्वेद शाखा	चेमन प्रकाश पोखरेल	९८५७०६२३४६
३	स्वास्थ्य शाखा	गिरिराज घिमिरे	९८५७०६०५५९
४	आन्तरिक लेखा परिक्षण	हृदयेश पन्थी	९८४७२००६५९
५	प्रशासन शाखा	युवराज पन्थी	९८५७०७४१४५
६	पूर्वाधार विकास शाखा	रन्जन न्यौपाने	९८४७४८२६२९
७	शिक्षा शाखा	विकल काफले	९८४७३३५७२०
८	पशु सेवा शाखा	तुलसी राम काफले	९८४६१४०४३०
९	आर्थिक प्रशासन शाखा	सिता न्यौपाने	९८४००७०२१७
१०	योजना शाखा	विक्रम बस्नेत	९८४९१८५३५३
११	जिन्सी शाखा	सागर पन्थी	९८४४७९०७७१
१२	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	पुजा परियार	९८४९९१४५८७
१३	कृषि शाखा	नारायण प्रसाद गैरे	९८५७०६८९६६
१४	रोजगार सेवा केन्द्र	गणेश प्रसाद रेमी	९८५७०३६६२३
१५	सूचना प्रविधि शाखा	सुवोध श्रेष्ठ	९८६९९२३४०१
१६	सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा	प्रतिमा घिमिरे	९८४७२६०२८४

रामपुर नगरपालिका शाखागत कर्मचारीहरूको नाम विवरण

कार्यालय प्रमुख

नाम थर	पद	तह/श्रेणी	सेवा	सम्पर्क नं.
सुर्य दर्शन पण्डित	प्रमुख प्रशासकीय अधिकृत	रा.प.द्वितिय	स्थायी	९८५७०७५१११

नगर कार्यपालिका शाखागत कर्मचारी विवरण

प्रशासन शाखाका कर्मचारी

युवराज पन्थी	प्रशासकीय अधिकृत	सातौं	स्थायी	९८६००५१३५५
सागर पन्थी	जिन्सी शाखा प्रमुख	पाचौं	स्थायी	९८४४७९०७७७
निलकण्ठ वस्याल	सहायक कम्प्युटर अपरेटर	चौथो	करार	९८५७०७७७४०७
विष्णु चिदी	कार्यालय सहायक	चौथो	करार	९८४७१३८९५२
विष्णु माया अर्याल	रिसेप्सनिष्ट	चौथो	करार	९८६७५८२५०८

कृषि शाखाका कर्मचारी

नारायण प्रसाद गैरे	अधिकृत छैटौ	छैटौ	करार	९८५७०६८१६६
प्रज्वल के.सी.(अध्ययन विदा )	प्र.स.	पाँचौं	स्थायी	९८६७८८५७५३५
युवराज नेपाली	जे.टी.ए	चौथो	करार	९८६४४६७४३६
दर्शना राना	ना.प्र.स.	चौथो	करार	९७६६२९४४४२
चन्द्रकला अर्याल	ना.प्र.स.	चौथो	करार	९८६६६५१६१०
पवित्रा राना	ना.प्र.स.	चौथो	करार	९८४३१९०६७८

स्वास्थ्य शाखाका कर्मचारी

पुनम धिताल	अस्पताल नर्सिङ निरिक्षक	सातौं	स्थायी	९८४४९७७५८५
------------	-------------------------	-------	--------	------------

गिरिराज घिमिरे	स्वास्थ्य अधिकृत	सातौं	स्थायी	९८५७०६०५५९
पुनम जि.सि.	जनस्वास्थ्य निरिक्षक	छैठो	स्थायी	९८४७५६८०७४
एलिना सारु थापा (असाधारण विदामा)	सि.अ.हे.ब.	पाचौं	स्थायी	९८४७१००२७५
तुलसी श्रेष्ठ	अ.न.मी	चौथो	करार	९७४२३६८०६७
ऋषिराम पाण्डे	अ.हे.ब.	चौथो	करार	९८४७००४३२

**आ.ले.प शाखाका कर्मचारी**

हृदयेश पन्थी	आ.ले.प. अधिकृत	सातौं	स्थायी	९८४७२००६५९
<b>आर्थिक प्रशासन शाखाका कर्मचारी</b>				
सीता न्यौपाने	लेखापाल	पाचौं	स्थायी	९८४००७०२१७
दुर्गा कुमारी सिजापती	स.लेखापाल	चौथो	स्थायी	९८६५३२७६३८
अमृत राना	सहायक कम्प्युटर अपरेटर	चौथो	करार	९८६७२९९९९१३

**प्राविधिक शाखा काकर्मचारी**

रन्जन न्यौपाने	ईन्जिनियर	सातौं	स्थायी	९८४७४८८२६२९
कृष्ण बहादुर थापा	ईन्जिनियर	छैठो	करार	९८६७३७५३७५
तिल कुमारी राना झेडी	सव- ईन्जिनियर	पाचौं	स्थायी	९८४६७८८९६८
सागर रेग्मी	सव- ईन्जिनियर	पाचौं	स्थायी	९८६६०६२५११
महेन्द्र श्रेष्ठ	सव- ईन्जिनियर	पाचौं	स्थायी	९८६२१८९३४७
कृष्ण गैरे	सव- ईन्जिनियर	पाचौं	स्थायी	९८२८९१०१४०
रमेश सुवेदी	सव- ईन्जिनियर	पाचौं	करार	९८४१८७९२३७
शंकर प्रसाद कंडेल	सव- ईन्जिनियर	पाचौं	करार	९८४९२०५७५४
प्रकाश बस्याल	अ.स.ईन्जिनियर	चौथो	स्थायी	९८५७०८९००४
मञ्जु नेपाली	अ.स.ईन्जिनियर	चौथो	स्थायी	९८४३१९२४३१
आनन्द मरासिनी	अ.स.ईन्जिनियर	चौथो	स्थायी	९८६०९९२९८४
प्रदीप कुमार चौधरी	अ.स.ईन्जिनियर	चौथो	स्थायी	९८४७३०४५४७
पदमराज श्रेष्ठ	अमिन	चौथो	करार	९८४०७६८७१२

**आयुर्वेद शाखाका कर्मचारी**

चेमन प्रकाश पोखरेल	वरिष्ठ कविराज निरिक्षक	आठौं	स्थायी	९८५७०६२३४६
अनिल कुमार राय	बैध निरिक्षक	छैठो	स्थायी	९८४००५६०१३
वालिका वि.सि.	कविराज	पाँचौं	करार	९८४४९४२७७२

साधना चौधरी	वैध	चौथो	करार	९८६९४४९९९९
सुप्रिम पाठक	वैध	चौथो	करार	९८६७३४८४७९
दिपा दरै	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८१०००५३०५
यमुना देवी कुमाल	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४७२२०६६६
ईश्वरी अर्याल	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८०४४६४२८३
सुकमाया क्षेत्री	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८११५०७०३४

### योजना शाखा

विक्रम बस्नेत	योजना शाखा प्रमुख	पाँचौ	स्थायी	९८९१८५३५३
---------------	-------------------	-------	--------	-----------

### शिक्षा शाखा

विकल काफ्ले	शिक्षा अधिकृत	सातौं	स्थायी	९८४७३३५७२०
अनिता कुँवर	प्रा.स.	पाचौं	स्थायी	९८६७७३८२३२

### सूचना प्रविधि शाखा

सुवोध श्रेष्ठ	सूचना प्रविधि अधिकृत	छैठौं	करार	९८६९९२३४०९
---------------	----------------------	-------	------	------------

### रोजगार शाखा

गणेश प्रसाद रेम्मी	रोजगार संयोजक	छैठौं	करार	९८५७०३६६२३
पुर्ण बहादुर थापा	स.ई.	पाचौं	करार	९८४८९५९२०२
चिरिनजीवी सिंग्देल	रोजगार सहायक	पाचौं	करार	९८६७३३२२०३

### पशु विकास शाखा

तुलसीराम काफ्ले	पशु प्राविधिक	पाचौं	स्थायी	९८४६९४०४३०
राममाया फाल	प.से.प्रा	पाँचौं	स्थायी	९८४७३८९३९९

### महिला बालबालिका शाखा

पुजा परियार	स.म.वि.नि	चौथो	स्थायी	९८४९९१४५८७
-------------	-----------	------	--------	------------

### घटना दर्ता इकाइ

प्रतिमा घिमिरे	एम.आई.एस अपरेटर	पाचौं	करार	९८४७२६०२८४
सिम्पल राना	फिल्ड सहायक	चौथो	करार	९८६७५५०७६४

### उद्यम विकास शाखा

रुप बहादुर सिंजापति	उद्यम विकास सहजकर्ता	चौथो	करार	९८६६८९५८२३
---------------------	----------------------	------	------	------------

### कानून तथा न्याय प्रवद्धन शाखाका कर्मचारी

पार्वती परियार	न्यायिक समिति सचिव	चौथो	करार	९८५७०७०२३६
----------------	--------------------	------	------	------------

**कार्यालय सहयोगी, रामपुर नगर कार्यपालिकाको कार्यालय**

चोलाकान्त भट्टराई	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८६७१०२२१०
लक्ष्मी पाण्डे	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८४७५१५९८९
मैना वि.क.	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८१५४८३१९३
कोपिला वि.क.	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८१७४९६२३२
शारदा आचार्य	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९७४२३६७२६०
सुरज पंगेनी	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८४०९६२९५०
विक्रम बोटे	कार्यालय सहयोगी	श्रेणीविहिन	करार	९८११४००००४८

**सवारी चालक**

दान बहादुर राना	सवारी चालक	श्रेणी विहिन	करार	९८४७३४८५६९
सीताराम आचार्य	सवारी चालक	श्रेणी विहिन	करार	९८४६०५३५३१
टेक बहादुर मल्ल	सवारी चालक	श्रेणी विहिन	करार	९८६७८५२४५०
केशवराज रेग्मी	सवारी चालक	श्रेणी विहिन	करार	९८४७२१८०००
संजय घलान	सवारी चालक	श्रेणी विहिन	करार	९८६७६८४९९५
मान बहादुर खन्गाहा	सवारी चालक	श्रेणी विहिन	करार	९७६६६५१०५९
विजय कुमार थापा	सवारी चालक	श्रेणी विहिन	करार	९८४७२२२४५४

**फोहर संकलक**

धन बहादुर नेपाली	फोहर संकलक	श्रेणी विहिन	करार	९८४३१९०७१८
शिव प्रसाद श्रेष्ठ	फोहर संकलक	श्रेणी विहिन	करार	९८२७४५११८३
तुलसी ढेंगा मगर	फोहर संकलक	श्रेणी विहिन	करार	९८२१९७५३७४
खिम कुमारी सुनार	फोहर संकलक	श्रेणी विहिन	करार	९८२१४८३४०२
हिरा कुमरीकुँवर	फोहर संकलक	श्रेणी विहिन	करार	९८१९४५६६५२

**नगर प्रहरी**

तारा बहादुर सेन	नगर प्रहरी अ.स.ई.	दोस्रो तह	करार	९८२७१९७२३५
डोलराज कुमाल	नगर प्रहरी हवलदार	श्रेणी विहिन	करार	९८११९२८२६२
गोविन्द भण्डारी	नगर प्रहरी जवान	श्रेणी विहिन	करार	९८४२७०३५२१
तुल बहादुर थापा	नगर प्रहरी जवान	श्रेणी विहिन	करार	९८६६३०९१०५
नारायण अधिकारी	नगर प्रहरी जवान	श्रेणी विहिन	करार	९८४८६४०८९८
अनु सेन	नगर प्रहरी जवान	श्रेणी विहिन	करार	९८२१४२२२२७
मनिषा थापा	नगर प्रहरी जवान	श्रेणी विहिन	करार	९८६५७२९३११

१ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

शिवराज थापा	कार्यालय सहायक	चौथो	करार	९८५७०६५५३५
कुन्निमाया राना	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४२८३६८२७

२ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

तारानाथ पोख्रेल	बरिष्ठ प्रशासन सहायक	पाँचौ	स्थायी	९८४४७९४६४८
सम्झना खड्का	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	

३ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

मदन पराजुली	बरिष्ठ प्रशासन सहायक	पाँचौ	स्थायी	९८५७०६२६३९
अमृता घर्ता	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८१११०९९७९

४ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

सविता आले	कार्यालय सहायक	चौथो	करार	९८४७०९८५६३
ईफना खातुन	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८२५१०९४६८
दिलमाया राना	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८१६४१६४३०

५ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

रजनी भण्डारी	प्रशासन सहायक	पाँचौ	स्थायी	९८६७२४१३४२
वासुदेव ढकाल	कार्यालय सहायक	चौथो	करार	९८४७२२४६३१
दिवाकर गिरि	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८०७४५६८०७

६ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

महेश प्रसाद भट्टराई	प्रशासन सहायक	चौथो	स्थायी	९८४७०६७६५३
वृन्दा खनाल	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८६७४८६५१३
सम्झना श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९७६२५३२७८८

७ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

गिता लम्साल पौडेल	कार्यालय सहायक	चौथो	करार	९८४७३३५५२४
-------------------	----------------	------	------	------------

अनिता सिंजाली	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४७४०६७०८
---------------	-----------------	--------------	------	------------

८ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

चिन्तामणि भण्डारी	प्रशासन सहायक	पाचौं	स्थायी	९८४७०९८९३९
दिपेन्द्र तिमिलिसना	जे.टि.ए.	चौथो	करार	९८४७२२४९०८
सुनिता श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४१९७१६८५

९ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

मो. युनुस खाँ	प्रशासन सहायक	पाचौं	स्थायी	९७४६२८९५३३
अनिता श्रेष्ठ	कार्यालय सहायक	चौथो	करार	९८४७२२५५४३
रिम बहादुर नेपाली	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९७६५८७६९५७

१० नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरु

सुनिता न्यौपाने	प्रा.स.	पाचौं	स्थायी	९८६७१७११०९
नारायण प्रसाद न्यौपाने	कार्यालय सहायक	चौथो	करार	९८४७२३२३३४
हरीदेवि खाम्चा	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४५०२२३३२

स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु

मजिबुर रहमान शेख	स्वास्थ्य अधिकृत	साताँ	स्थायी	९८५७०६२४३९
लक्ष्मी देवी सिंगदेल	सि.अ.न.मी.	छैठौं	स्थायी	९८४४७७३३१५
बिक्रम भण्डारी	सि.अ.हे.ब.	छैठौं	स्थायी	९८५७०६०८२३
सुवास अधिकारी	जनस्वास्थ्य निरिक्षक	छैठौं	स्थायी	९८५७०६५९९६
श्री कान्ती भण्डारी	सि.अ.न.मी.	छैठौं	स्थायी	९८४७२३११७२
लक्ष्मी देबि पोखरेल	सि.अ.न.मी.	छैठौं	स्थायी	९८४४७२३३४६
बिष्णु देबि परियार	जनस्वास्थ्य निरिक्षक	छैठौं	स्थायी	९८४३३३१६५६
सरस्वती रणपाल	सि.अ.न.मी.	पाचौं	स्थायी	९८४७११२५२६
सौरभ सिंह ठकुरी	सि.अ.हे.ब.	पाचौं	स्थायी	९८४७१६८३८९
कमला आले	अ.न.मी.	पाचौं	स्थायी	९८४७४९९९४९

बिजिता फाल	अ.हे.ब.	पाचौं	स्थायी	९८६९६६८८०२
शशि सारु	सि.अ.हे.ब.	पाचौं	स्थायी	९८४७२३११६०
मधु श्रेष्ठ	अ.हे.ब.	पाचौं	स्थायी	९८४७४५५००३
कृष्ण कुमारी नेपाली	अ.न.मी.	चौथो	करार	९८४४९९९४९४
गोपाल प्रसाद कापले	अ.हे.ब.	चौथो	करार	९८५७०६५३८४
चेतना गाहा	अ.हे.ब.	चौथो	करार	९८०७५६०२५९
खुम्माया खाम्चा	अ.न.मी.	चौथो	करार	९८०४४०९९१८
सकिला बानु	अ.हे.ब.	चौथो	करार	९८४१९६६७६१
खिम्माया राना	अ.न.मी.	चौथो	करार	९७६९८१९२२५
रिता खण्डलुक	अ.हे.ब.	चौथो	करार	९८४७०००९६७
शान्ति थापा	अ.न.मी.	चौथो	करार	९८४७५६७३४४
निशा सारु	अ.न.मी.	चौथो	करार	९७६२५३१३५०
तिलकराम सोती	अ.हे.ब.	चौथो	करार	९८१८६६९६९९५
मन्माया सारु	ल्याब असिएण्ट	चौथो	करार	९८१८०५५७००
शर्मिला भण्डारी	अ.न.मी.	चौथो	करार	९८६७३३११८६
बिनिता पाठक भण्डारी	ल्याब असिएण्ट	चौथो	करार	९८४३८६०७११
सन्जु राना	अ.न.मी.	चौथो	करार	९८४१७९६९७१
खुशबु नेपाली	अ.हे.ब.	चौथो	करार	९८१९४७४३३८
तुल्सी श्रेष्ठ	अ.हे.ब.	चौथो	करार	९८४३३५८२३३
शान्ति कुमारी श्रेष्ठ	अ.हे.ब.	चौथो	करार	९८४६१४२४५०
पवित्रा देवि सेन ठकुरी	अ.न.मी.	चौथो	करार	९८४७०५२३९६
अन्नपूर्ण पराजुली	अ.न.मी.	चौथो	करार	९८४७०२९५७१
बिन्दु पाण्डे अधिकारी	अ.न.मी.	चौथो	करार	९८४७२२७४३०
निशा गाहा मगर सारु थापा	अ.न.मी.	चौथो	करार	९७४८८०९२७३
भागी सरा सुनारी	अ.न.मी.	चौथो	करार	९८६७४४१७६१
दिक्षा पन्थी	अ.न.मी.	चौथो	करार	९८६७१२७९७२
चन्दिका राना	अ.हे.ब.	चौथो	करार	९७४८८४७७४३

पवित्रा अधिकारी पाठक	अ.हे.ब.	चौथो	करार	९८४६२७८१२४
जगन्नाथ भण्डारी	अ.हे.ब.	चौथो	करार	९८४७४३६४०५
सल्मान अलि शेख	अ.हे.ब.	चौथो	करार	९८६९३४९९१२२
विनिल सुर्यवंशी	अ.हे.ब.	चौथो	करार	९७६८३४४०३४
मिना कुमारी मानन्धर	अ.हे.ब.	चौथो	करार	९८४७००७०४४
कमला रिजाली	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४८१५१६२०
अनिता कुमाल	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८३८६७४४४९
गोपी थापा	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८०४२९१३०६
गोमा देवि अधिकारी	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४७१२५१६२
सोमा थापा	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४६७९८६९३
सावित्री नाम्जाली	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८०५४४३९४९
रिता बस्याल	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८७७२३११६५
पवित्रा अधिकारी	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८६७३३११८६
सुन्दरी देवी खाँण	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९६१६६९०७२७
पार्वती कार्की	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८६७४४७७६२
पुष्पा भट्टराई	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४९५९८७६४
पम्फा नाम्जाली	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४४७५७००९
कल्पना पाण्डे	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८२७४२७७२८
डोलमाया सिंह ठकुरी	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८१५४०८५४८
गंगा भण्डारी	कार्यालय सहयोगी	श्रेणी विहिन	करार	९८४७२१८००५

# नागरिक वडा पत्र

सि. नं.	सेवाकोप्रकार	जिम्मेवारी/पदाधिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेअधिकारी	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर

क) महिला, बालबालिका, अपांगता तथा जेष्ठ नागरिकसम्बन्धी

१	जेष्ठनागरि कपरिचयपत्र प्रदान	महिला तथा बालबालिका शाखाप्रमुख	महिला तथा बालबालिका शाखा	<ol style="list-style-type: none"> <li>निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>पासपोर्ट साइजको २प्रति फोटो</li> <li>सम्बन्धित वडाको सिफारिस रस्थायी बसोबास खुलेको प्रमाण</li> <li>अन्य आवश्यक कागज प्रमाणहरू</li> </ol>	प्रमुख प्रशासकीय अधिकृत	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	निःशुल्क
२	अपाङ्गतापरिचयपत्र प्रदान	महिला तथा बालबालिकाशाखा प्रमुख	महिला तथा बालबालिका शाखा	<ol style="list-style-type: none"> <li>निवेदन पत्र रस्थायी बसोबास खुलेको प्रमाण</li> <li>नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>सम्बन्धित वडाको सिफारिस, सम्बन्धित चिकित्सकको सिफारिस</li> <li>बालबालिकाको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रति तिलिपि</li> <li>पासपोर्ट साइजको फोटो—२प्रति र अपाङ्गतादेखिने फोटो -१प्रति</li> <li>नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय</li> </ol>	प्रमुख प्रशासकीय अधिकृत	वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र	निःशुल्क

ख) कृषि सेवा सम्बन्धी

१	कृषकसमूह दर्ता तथा नवीकरण	कृषि शाखा प्रमुख	कृषि शाखा	<ol style="list-style-type: none"> <li>सम्बन्धित कृषकसमूह/फर्मको निवेदन तथा विधान</li> <li>सम्बन्धित वडाको सिफारिस</li> <li>कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि</li> <li>समूहको निर्णयको प्रति तिलिपि</li> <li>समूहको नवीकरणका लागि दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> </ol>	प्रमुख प्रशासकीय अधिकृत	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजन्यका शुल्क अनुसार
२	मलखाद,	कृषि	कृषि	<ol style="list-style-type: none"> <li>सम्बन्धित संस्थाको निवेदन र निर्णयको</li> </ol>	प्रमुख	सम्भव	नगरपालिका



सि. नं.	सेवाको प्रकार	जिम्मेवा रकर्मचारी/पदाधिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यक कागजातहरू/प्रक्रिया	गुनासो सुन्नेआधिकारी	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
१	बिक्रेता दर्ता तथा नवीकरण	शाखा प्रमुख	शाखा	प्रतिलिपि २. सम्बन्धित वडाको सिफारिस ३. संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि	प्रशासकीय अधिकृत	भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	को आर्थिक ऐन/कार्यविधि अनुसार
३	कृषि ऋण तथा अनुदान सिफारिस	कृषि शाखा प्रमुख	कृषि शाखा	१. निवेदन तथा वडाको सिफारिस २. प्रस्तावित समूहको प्रस्तावना ३. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ४. संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि	प्रमुख प्रशासकीय अधिकृत	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	नगरपालिका को आर्थिक ऐन/कार्यविधि अनुसार
५	कृषि सम्बन्धी प्राविधिक सेवा	कृषि शाखा प्रमुख	कृषि शाखा	१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी	प्रमुख प्रशासकीय अधिकृत	जानकारी प्राप्ति भएपछि तुरन्तै	नगरपालिका को आर्थिक ऐन अनुसार
६	कृषि सेवा सम्बन्धी अन्य अनुदान सिफारिस	कृषि शाखा प्रमुख	कृषि शाखा	१. निवेदन तथा वडाको सिफारिस २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि	प्रमुख प्रशासकीय अधिकृत	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	नगरपालिका को आर्थिक ऐन अनुसार
<b>ग) पशु सेवा सम्बन्धी</b>							
१	पशु पन्थी, माछापाल नसम्बन्धी अनुदान सिफारिस	पशुसेवा शाखा प्रमुख	पशुसेवा शाखा	१. निवेदन तथा वडाको सिफारिस २. फर्म सञ्चालकको नागरिकताको प्रतिलिपि ३. संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि	प्रमुख प्रशासकीय अधिकृत	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	नगरपालिका को आर्थिक ऐन अनुसार
२	कृषि तथा पशु पन्थी बिमा सिफारिस	पशुसेवा/कृषि शाखा प्रमुख	पशु सेवा/कृषि शाखा	१. निवेदन तथा वडाको सिफारिस २. फर्म सञ्चालकको नागरिकताको प्रतिलिपि ३. संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. क्षति भएको विवरण देखिने प्रमाण (मुचुल्का, फोटो) र प्राविधिकको निरीक्षण प्रतिवेदन	प्रमुख प्रशासकीय अधिकृत	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	नगरपालिका को आर्थिक ऐन अनुसार

सि. नं.	सेवाकोप्रकार	जिम्मेवारकर्मचारी/पदाधिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुन्नेअधिकारी	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
३	पशु पन्थी सम्बन्धी प्राविधिक सेवा	पशुसेवा शाखाप्रमुख	पशुसेवा शाखा	१. सम्बन्धितसमूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी	प्रमुख प्रशासकीय अधिकृत	जानकारी प्राप्त भएपछि तुरन्तै	नगरपालिका को आर्थिक ऐन अनुसार
४	पशु पन्थी उपचार सेवा	पशु सेवा शाखाप्रमुख	पशु सेवा शाखा	१. विरामी पशु पन्थीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने	प्रमुख प्रशासकीय अधिकृत	जानकारी प्राप्त भएपछि तुरन्तै	नगरपालिका को आर्थिक ऐन अनुसार
५	गोबर परीक्षण	पशु सेवा शाखाप्रमुख	पशु सेवा शाखा	१. प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने ।	प्रमुख प्रशासकीय अधिकृत	गोबरको नमुना प्राप्त भएपछि तुरन्तै	नगरपालिका को आर्थिक ऐन अनुसार
६	माईनर सर्जरी	पशु सेवा शाखाप्रमुख	पशु सेवा शाखा	१. सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने	प्रमुख प्रशासकीय अधिकृत	जानकारी प्राप्त भएपछि तुरन्तै	नगरपालिका को आर्थिक ऐन अनुसार
<b>घ) घर नक्सा सम्बन्धी</b>							
७	नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	१. नक्सा पास दरखास्तफाराम २. नक्सा पास दरखास्त फाराम खरिद दस्तुर बुझाएको रसिद ३. नागरिकता. तथा जग्गाधनी पुर्जाको सकल र प्रतिलिपि ४. चालूआ.व.कोसम्पत्ति कर/ मालपोततिरेको रसिद ५. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सकल प्रति ६. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि ७. जग्गा धितोको रूपमा राखेको भए सो निकायको स्वीकृति पत्र ८. नक्सा वाला मोही भएमा जग्गा धनी वा	प्रमुख प्रशासकीय अधिकृत	४५दिन भित्र	आर्थिक ऐन अनुसार नोट:- भूकम्पपीडित का लागि ९०% छुट हुनेछ । निर्माण सम्पन्न प्रमाणपत्र दस्तुर ➤ व्यक्तिगत रु.

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिका री	सेवा लिनलाग्ने		
						समय	शुल्क/दस्तुर	
				<p>गुठीको स्वीकृति पत्र</p> <p>१. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार</p> <p>१०. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>११. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयारगरी सो को सङ्कल प्रति।</p> <p>१२. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र।</p> <p>१३. सूचनाको म्यादभित्र दावीविरोधनआएमा, तोकिएको म्याद पुरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडासचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जिमिनमु चुल्कागराई सम्बन्धित शाखामा पेश गर्ने।</p> <p>१४. स्थलगत प्राविधिक प्रतिवेदन र सो पश्चात वडाकार्यालयको नक्सा पास गर्ने सिफारिस</p> <p>१५. भूकम्प पीडितको हकमा परिचय पत्र, सम्झौता, निस्सा र क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस</p>			१,०००	
२	प्लिन्थ लेभल भन्दामाथि कोघर निर्माणको स्थायी इजाजत	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	<p>१. सम्बन्धित व्यक्तिको निवेदन</p> <p>२. प्लिन्थ लेभल सम्मको इजाजतको प्रतिलिपि</p> <p>३. सम्बन्धित वडामा कामकाज गर्नेको लागि अनुमतिलिए अनुसारको घरनिर्माण भएको स्थायी अनुमति दिने सिफारिसगरेको स्थलगत प्रतिवेदन</p> <p>४. प्लिन्थलेभल सम्मभएको कामको प्रगति देखिने कम्तिमार/ इतर्फकोरंगीनफोटो</p> <p>५. जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि</p>	प्रमुख प्रशास कीय अधिकृ त	१५ दिन भित्र	नगरपालिका को आर्थिक ऐन अनुसार	

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				६. नागरिकता प्रमाणपत्रकोप्र तिलिपि ७. चालू आ.व. सम्मको सम्पत्तिकर चुक्ताप्रमाणपत्र र रसिदकोप्र तिलिपि			
३	तल्ला थप	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	१. सम्बन्धित व्यक्तिको निवेदन २. सम्बन्धित बडाको सिफारिस ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि ५. चालू आ.व. सम्मको सम्पत्तिकर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि ६. स्वीकृतघर नक्साको सङ्कल ७. स्थायी इजाजत प्रमाणपत्रको सङ्कल र प्रतिलिपि ८. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी सो को सङ्कल प्रति । ९. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सङ्कल प्रति १०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ।	प्रमुख प्रशास कीय अधिकृ त	४५ दिन भित्र	नगरपालिका को आर्थिक ऐन अनुसार
४	घर निर्माणस म्पन्नप्रतिवे दन	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	१. सम्बन्धित व्यक्तिको निवेदन २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. भवन निर्माणस्थायी इजाजतपत्रको प्रतिलिपि ४. स्वीकृत नक्साको प्रतिलिपि ५. सम्बन्धित बडामा कामकाज गर्नतोकिएको प्राविधिकर्मचारीको अनुमतिलिए अनुसारकोघर निर्माण भएकोले स्थायीअनुमति दिनसिफारिसगरेको स्थलगत प्रतिवेदन ६. त्यस्तोप्रतिवेदनकोआधारमासम्बन्धितईन्जिनियरलेसमेतगरेकोसिफारिस ७. घरसम्पन्नभएकोदेखिनेकम्तिमात्रातर्फबाटखिचि	प्रमुख प्रशास कीय अधिकृ त	१५ दिन भित्र	नगरपालिका को आर्थिक ऐन अनुसार

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				<p>एकारंगीनफोटोहरू</p> <p>८. भवनमापदण्डबमोजिमनिर्माणभएकोप्राविधिकप्र तिवेदन</p> <p>९. चालू आ.व. सम्मको सम्पति करचुक्तारसिदप्रमाणपत्रकोप्रतिलिपि</p>			
५	घरनक्सा नामसारी	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	<p>१. सम्बन्धित व्यक्तिको निवेदन र बडाको सिफारिस</p> <p>२. नागरिकताप्रमाणपत्रकोप्रतिलिपि</p> <p>३. जग्गाधनी प्रमाण पुर्जाकोसक्कल र प्रतिलिपि</p> <p>४. चालू आ.व. सम्मको सम्पत्तिकरचुक्ताप्रमाणपत्र र रसिदकोप्रतिलिपि</p> <p>५. स्वीकृतघर नक्साको सक्कल</p> <p>६. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि</p> <p>७. राजीनामाकोसक्कल र प्रतिलिपि</p> <p>८. अंशबाण्डाभएकोभएअंशबाण्डाकोसक्कल र प्रतिलिपि</p> <p>९. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत)</p> <p>१०. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति</p> <p>११. घरधनीको रप्रतिपासपोर्टसाइजकोफोटो</p>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि ३ दिन भित्र	नगरपालिका को स्वीकृत आर्थिक ऐन अनुसार
६	नक्सासंशो धन	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	<p>१. सम्बन्धित व्यक्तिको निवेदन</p> <p>२. संशोधनगर्नुपर्नेनक्साको सक्कलप्रति</p> <p>३. पासभएकोपुरानो नक्साको प्रति</p> <p>४. निर्माणइजाजतपत्रकोप्रतिलिपि</p> <p>५. चालूआ.व. सम्मसम्पत्ती करबुझाएकोरसिदकोप्रतिलिपि</p> <p>६. न.पा.मा सूचीकृत डिजाइनरद्वाराआफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी सो को सक्कल</p>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि ७ दिन भित्र	नगरपालिका को स्वीकृत आर्थिक ऐन अनुसार

सि. नं.	सेवाको प्रकार	जिम्मेवा रकमचारी/पदाधिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यक कागजातहरू/प्रक्रिया	गुनासे सुनेअधिकारी	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				प्रति । ७. नागरिकताप्रमाणपत्रकोप्रतिलिपि ८. जगगाधनी प्रमाण पुर्जाकोसङ्कलरप्रतिलिपि			
७	घर नक्सा प्रतिलिपि प्रमाणित	भवन तथा नक्सा शाखा प्रमुख	भवन तथा नक्सा शाखा	१. सम्बन्धित व्यक्तिको निवेदन २. नागरिकताप्रमाणपत्रकोप्रतिलिपि ३. जगगाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नक्सापास प्रमाणपत्रको प्रतिलिपि ५. चालूआ.व. सम्म सम्पत्ति करबुझाएकोरसिदकोप्रतिलिपि ६. अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशासकीय अधिकृत	कागजपत्र पुरा भएपछि ३ दिन भित्र	नगरपालिका को स्वीकृत आर्थिक ऐन अनुसार
<b>ड) योजना सम्बन्धी</b>							
९	उपभोक्ता समितिसँग योजना सम्झौता	योजनात थाप्राविधिक शाखा प्रमुख	योजना तथाप्राविधिक शाखा	१. सम्झौताकोलाग्निवेदन र वडा सिफारिस २. योजनाकोप्राविधिकलागतइस्टिमेट ३. वडा जनप्रतिनिधिको रोहबरमा सरोकारवालापक्षहरू सहितको भेलाबाट उपभोक्तासमिति तथा अनुगमन समिति गठनगरेकोनिर्णयकोप्रतिलिपि ४. संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि ५. ३३ % महिला सहभागिता ६. अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये १ पदमहिलाहुनुपर्ने ७. उपभोक्तासमितिकापदाधिकारीहरूकोनागरिक ता प्रमाणपत्रकोप्रतिलिपि ८. निर्माणकोविवरणरलागतसहभागिता सम्बन्धी निर्णयप्रतिलिपि ९. ठेकाबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत १०. मोबिलाईजेसन पेशकीको हकमा पेशकी रकम बराबरको बैक जमानत	प्रमुख प्रशासकीय अधिकृत	कागजपत्र पुरा भएपछि ३ दिन भित्र	निःशुल्क



सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				११. ठेका सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागाजात र सम्झौता बमोजिम हुने ।			
३	धरौटीफि र्ता	योजना/ प्राविधि क/ आर्थिक प्रशासन शाखा प्रमुख	योजना /प्रावि धिक/ आर्थिक प्रशासन शाखा	१. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र २. उपभोक्ता समितिको हकमा सम्बन्धितवडाकोकामसम्पन्नभएकोसिफारिस ३. ठेकाबाट निर्माण कार्यभएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार ४. सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएकोप्राविधिकप्रतिवेदन ५. भुक्तानी आ.व.को आन्तरिकराजस्वकार्यालयबाट जारी भएकोकरचुकाप्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	नि: शु ल्क

च) प्रशासन शाखा सम्बन्धी

१	विभिन्न सिफारिसह रु	प्रशासन शाखा प्रमुख/ सम्बन्धि त शाखा प्रमुख	प्रशासन शाखा प्रमुख/ सम्ब न्धित शाखा प्रमुख	१. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकताप्रमाणपत्रकोप्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए ५ दिनभित्र	नगरपालिका को आर्थिक ऐन अनुसार
२	कन्सुलर प्रमाणित	प्रशासन शाखा प्रमुख	प्रशासन शाखा	१. वडा कार्यालयले प्रमाणित गरेको सिफारिस २. नागरिकताको सक्ति प्रति ३. जन्मदर्ता/विवाह दर्ताको सक्ति प्रति ४. सम्बन्धित सिफारिसको लागिआवश्यक अन्य कागाजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए ३ दिनभित्र	नगरपालिका को आर्थिक ऐन अनुसार

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेआ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
३	व्यवसाय दर्ता सम्बन्धमा	प्रशासन शाखा प्रमुख	प्रशासन शाखा	१. वडा कार्यालयको सिफारिस र वडाको सर्जिमिन मुचुल्का २. नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि ३. अरुको नामको लालपुर्जा भए मन्जुरीनामा सधियार र अन्य साक्षीको नागरिकताको प्रतिलिपि	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए ३ दिनभित्र	नगरपालिका को आर्थिक ऐन अनुसार

#### छ) शिक्षा सम्बन्धी

१	नयाँ सामुदायिक/ संस्थागत विद्यालय खोल्ने अनुमति	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. शैक्षिक सत्र शुरु हुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धता सहितको तोकिएको ढाँचामा निवेदन तथा वडा सिफारिस २. विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि तथा समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. नजिकका कम्तिमा तीन विद्यालयको सहमति पत्र ४. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा अन्य आवश्यक कागजात ५. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची- ३ बमोजिमको पुरा गरेको हुनु पर्ने । ६. स्थलगत निरीक्षण प्रतिवेदन ७. अन्य आवश्यक कागजात पुनः- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।	प्रमुख प्रशास कीय अधिकृ त	बढीमा ३ महिना	धरौटी बापत रु. २५,०००, अनुमति दस्तुर रु. ५,०००, आधारभूत तह वार्षिक दस्तुर रु. १,०००, माध्यामिक तह वार्षिक दस्तुर रु. २,०००, गुठी द्वारा सञ्चालित विद्यालयहरू लाई धरौटी रकम नलाग्ने	
२	कक्षा थप	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन	प्रमुख प्रशास कीय अधिकृ त	बढीमा दुई महिना	नगरपालिका को आर्थिक ऐन अनुसार	

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				२. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन ५. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	त		
३	बिषय थप	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन २. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र ३. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन ४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	बढीमा दुई महिना	नगरपालिका को आर्थिक ऐन अनुसार
४	विद्यालय को स्थान परिवर्तन अनुमति	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र २. सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) ३. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि ४. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन ५. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	बढीमा ३ महिना	नगरपालिका कोआर्थिकऐन अनुसार
५	विद्यालय को नाम तथा स्वामित्व	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र	प्रमुख प्रशास कीय अधिकृ त	बढीमा १ महिना	नगरपालिका कोआर्थिकऐन अनुसार

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने		
						समय	शुल्क/दस्तुर	
	परिवर्तन			२. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित बडाको सिफारिस पत्र ४. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि ५. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि ६. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन ७. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	त			
६	कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. सम्बन्धित व्यक्तिको निवेदन पत्र २. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३. विद्यालयको सिफारिस पत्र ४. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/ सङ्कल ग्रेड सिट ५. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	रु. २००।-	
७	शिक्षक सरुवा सिफारिस	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन २. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ३. विद्यालयको सिफारिस पत्र ४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि ३ दिन भित्र	निःशुल्क	
८	कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्र को प्रतिलिपि	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन २. सङ्कल प्रमाण पत्रको प्रतिलिपि वा जारी गर्ने संस्थाको सिफारिस ३. प्रतिलिपि दस्तुर तिरेको रसिद ४. तोकिए बमोजिमका अन्य आवश्यक	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	रु. २००।-	



सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेज घिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				कागजातहरू			
९	विभिन्न सिफारिस	शिक्षा शाखा प्रमुख	शिक्षा शाखा	१. निवेदन पत्र/विद्यालयको पत्र २. निवेदन दस्तुर तिरिको रसिद ३. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	रु. २००।-

ज) स्वास्थ्य सम्बन्धी

१	क) विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस ख)	स्वास्थ्य शाखा प्रमुख	स्वास्थ्य शाखा	१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. विपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस ३. सम्बन्धित वडाको सिफारिस र अन्य आवश्यक कागजातहरू (कृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरेका, क्यानसर उपचारत, मेरुदण्ड पक्षघातको औषधि उपचार खर्चलाई समेत माथि उल्लेखित कागजातहरू पेश गर्नुपर्ने।)	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	निःशुल्क
२	स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू	स्वास्थ्य शाखा प्रमुख	सम्ब न्धित स्वास्थ्य संस्था का स्वास्थ्य कर्मीह रु	दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श, ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा र पोषण सेवा, परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पत्तिहरूका लागि, क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा, जन—साधारण, विद्यालय तथा लक्षित समूहका लागि स्वास्थ्य सचेतना सेवा, झाडा पखाला र	प्रमुख प्रशास कीय अधिकृ त	सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर	निःशुल्क

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				स्वास प्रद्वास रोग नियन्त्रण कार्यक्रम, औलो कालाजार रोग नियन्त्रण कार्यक्रम, महामारी नियन्त्रण कार्यक्रम, गाँउघर क्लिनिक सुरक्षित मातृत्व, एच.आई.भि/एड्स एस.टि.आइ, प्रयोगशाला सम्बन्धी सेवाहरू			

झ) आर्थिक प्रशासन / लेखा सम्बन्धी

१	योजनाहरू को पेशकी, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि	आ.प्र. शाखा प्रमुख	आ.प्र. शाखा	१. उपभोक्ता समितिको तर्फबाट निवेदन २. योजनाको प्राविधिक लागत ईस्टिमेट ३. नगरपालिका वा बडाबाट भएको योजना सम्झौताको प्रतिलिपि ४. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. सम्बन्धित वडाकार्यालयको सिफारिस ६. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि ७. ठेकाबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्यसम्पादन जमानत ८. मोबिलाइजेसन पेशकीको हकमा पेशकी रकम बराबरको बैक जमानत ९. ठेका सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने । १०. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णय सहित निवेदन ११. सम्बन्धित योजना हेतु प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन १२. भुक्तानीका लागि सम्बन्धित वडाकार्यालयको सिफारिस १३. खर्चका प्रमाणित बिल भर्पाईहरू १४. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि ७ दिन भित्र	निःशुल्क

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेभ्र धिका री	सेवा लिनलाग्ने		
						समय	शुल्क/दस्तुर	
				<p>१५. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि</p> <p>१६. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो</p> <p>१७. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू</p> <p>१८. खर्चको विल (रु. २००००/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने।</p> <p>१९. कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)।</p> <p>२०. सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट विल नै पेश गर्नुपर्नेछ।</p> <p>२१. ठेकाबाट हुने कामको हकमा रानिङ विल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने।</p> <p>२२. योजनाको म्याद थप गर्नुपर्ने भएमा म्याद सकिनु भन्दा ७ दिन अगावै कारण सहितको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस</p>				
२	पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूकोपेशकी	आ.प्र. शाखा प्रमुख	आ.प्र. शाखा	<p>१. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन</p> <p>२. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति</p> <p>३. नगरपालिकाको स्वीकृत नम्स बमोजिमको कार्यक्रमको प्रस्ताव</p>	प्रमुख प्रशासकीय अधिकृत	कागजपत्र पुरा भएपछि ७ दिन भित्र	निःशुल्क	



सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने		
						समय	शुल्क/दस्तुर	
	तथा अन्तिम भुक्तानी			<p>४. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>५. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण</p> <p>६. पेशकी लिनुपर्ने भएमा पेशकी पाऊँ भन्ने व्यहोराको निवेदन</p> <p>७. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटोहरू,</p> <p>८. खर्चको विल (रु. २००००/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने।</p> <p>९. कार्यक्रम सम्पन्न भएको प्रतिवेदन</p> <p>१०. नगर स्तरीय अनुगमन समितिको सिफारिस</p> <p>११. खर्चको तेरिज तथा प्रमाणित विल भर्पाईहरू</p> <p>१२. सहभागीहरूको उपस्थिति/ हाजिरी</p> <p>१३. सामानको हकमा वितरण भएको भर्पाई वा दाखिला प्रतिवेदन</p> <p>१४. भुक्तानीसम्बन्धी निर्णय वा आदेश</p> <p>१५. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू</p>				
३	अन्य भुक्तानी	आ.प्र. शाखा प्रमुख	आ.प्र. शाखा	<p>१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन</p> <p>२. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति</p> <p>३. खर्चको विल (रु. २००००/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने।</p> <p>४. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन</p> <p>५. खर्चको तेरिज तथा प्रमाणित विल भर्पाईहरू</p> <p>६. सहभागीहरूको उपस्थिति/ हाजिरी</p> <p>७. भुक्तानीसम्बन्धी निर्णय वा आदेश</p>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि ७ दिन भित्र	निःशुल्क	

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				८. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू			
<b>ज) सहकारी संस्था सम्बन्धी</b>							
१	सहकारी संस्था दर्ता गर्ने	सहकारी शाखा प्रमुख	सहका री शाखा	१. तदर्थ समितिको तर्फबाट निवेदन पत्र २. कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरूले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि ३. प्रस्तावित सहकारी संस्थाको सकल विनियम, ४. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोबास तथा आबद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, पुर्व सहकारी सम्बन्धी तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन ५. तोकिए बमोजिमको रकम तिरेको रासिद ६. अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार	कृषिका हकमा १,०००।- अन्यका हकमा ३,०००।-
२	सहका संघ/संस्था कोविनियम संशोधनको स्वीकृति	सहकारी शाखा प्रमुख	सहका री शाखा	१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. पछिल्लो साधारण सभामा कूलसदस्यसंख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति  ३. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन	प्रमुख प्रशास कीय अधिकृ त	शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोको लागिलाग्नेसम यानुसार	रु. ५००।-

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुचेत्र धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
				४. अन्य आवश्यक कागजातहरू			
३	सहकारी संघ/संस्था ले नियमानुसार पाउनेछुट सुविधाहरू को सिफारिसग ने	सहकारी शाखा प्रमुख	सहकारी शाखा	१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. सम्बन्धितसंघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि । ३. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन ४. घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात ५. अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृत	शाखावाटैहुने माइदिनर प्र. प्र.अ. बाटपूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार	५००/-
४	सहकारीसंस्थाबाट भएको सोधपुछ तथा माग भए बमेजिम को राय प्रदान	सहकारी शाखा प्रमुख	सहकारी शाखा	१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. संरचना गत वा नीतिगत विषयमासंघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्बाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अल्पियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृत	शाखावाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोको लागिलाग्नेसम यअनुसार	३००/-
५	सहकारीसंघ/संस्था कोदर्ताखरे	सहकारी शाखा प्रमुख	सहकारी शाखा	१. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र	प्रमुख प्रशास कीय	अवस्था हेरी बढीमा ३५ दिन	५००/-

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
	जी			२. अन्य आवश्यक कागजातहरू	अधिकृ त		
६	सहकारीसं स्था एकीकरण र विभाजन	सहकारी शाखा प्रमुख	सहका रीशाखा	१. दुई वा दुईभन्दा बढीसंस्थाहरू आपसमा एकीकरण गर्न वा एकसंस्थालाई दुई वा दुईभन्दा बढीसंस्थामा विभाजन गर्नसाधारण सभाको दुईतिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र २. अन्य आवश्यक कागजातहरू, (नियम ३९, ४० बमोजिम)	प्रमुख प्रशास कीय अधिकृ त	अवस्था हेरी बढीमा ३५ दिन	प्रति संस्था १,०००।-
७	सहकारी संघ/संस्था हरूसँगस म्बन्धित गुनासो/उ जुरी	सहकारी शाखा प्रमुख	सहका रीशाखा	१. सुनुवाइ एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी	प्रमुख प्रशास कीय अधिकृ त	अवस्था हेरी बढीमा ३५ दिन	५००।-
८	सहकारी संघ/संस्था ले लेखा परीक्षकनि युक्तगरेको मासमर्थन गर्नेवा स्वीकृति प्रदान	सहकारी शाखा प्रमुख	सहका री शाखा	१. सम्बन्धितसंघ/संस्थाको पत्र २. लेखा परीक्षणको इजाजत र सोको नवीकरण, ३. ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि, ४. संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा, ५. विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना	प्रमुख प्रशास कीय अधिकृ त	सामान्यअव स्थामाकागजा तपेशभएकै दिन, कार्यालयबाट निरीक्षणगर्नुप र्नेभएमाबढीमा ७दिन	आधिन मसान्तभित्र निःशुल्करसो भन्दापछिका र्यालयलेतोके बमोजिम
९	तालिमरगो ष्ठीरअन्तर	सहकारी शाखा	सहका री	१. सहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र	प्रमुख प्रशास	वार्षिक कार्यक्रम	१००।-

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिकारी	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
	क्रियाकार्य क्रमसंचाल न	प्रमुख	शाखा	२. अन्य आवश्यक कागजातहरू	कीय अधिकृ त	अनुसार आवश्यकता रस्थानपहिचान गरीसमय- समयमासञ्चाल नहुने	
१०	प्रतिवेदन पेश	सहकारी शाखा प्रमुख	सहका री शाखा	१. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू २. मासिकप्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्तगरी संघ/संस्थाको विवरण अद्यावधिक नोटःमहिना सकिएको ७ दिनभित्र निःशुल्क र साधारण सभा भएको १५ दिनभित्र निःशुल्क ।	प्रमुख प्रशास कीय अधिकृ त	पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर	तोकिएको समय भन्दा पछि पेश गरेमा रु ३,०००। सम्मजिरिवाना
<b>ट) अन्य सामाजिक संघ संस्था दर्ता तथा नवीकरण सम्बन्धी</b>							
१	नयाँ संस्था दर्ता/ नवीकरण/ सिफारिस	प्रशासन शाखा प्रमुख	प्रशासन शाखा/ सहका री शाखा	१. संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र २. सम्बन्धित वडाको सिफारिस तथा संस्थाको विधान ३. समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि ४. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको समझौतापत्र र बहालकर तिरेको भए रसिद ५. अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र	रामपुर नगरपालिका आर्थिक ऐन अनुसार
<b>ठ) सूचना माग सम्बन्धी</b>							
१	सूचना माग	सूचना अधिका री	-	१. सूचना मागको ढाँचामा सूचनाको प्रयोजन खुलेको निवेदन पत्र २. नागरिकताको प्रतिलिपि	प्रमुख प्रशास कीय अधिकृ त	सूचनाको प्रकृति हेरी १५ दिनसम्म	सूचनाको हक सम्बन्धी कानूना बमोजिम

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने 'आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेआ धिका री त	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर

#### ड) पञ्जीकरण सम्बन्धी

१	पञ्जीकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धवि च्छेद) सम्बन्धी प्रतिलिपि प्रदान	पञ्जीकर ण शाखा प्रमुख	पञ्जीकर ण शाखा	१. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वरेसमार्फत निवेदन २. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको सकल प्रति वा फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर ३. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. एकाघरका परिवारका सदस्यको निवेदन ६. अन्य आवश्यक कागजातहरू	प्रमुख प्रशास कीय अधिकृ त	आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र	निःशुल्क / ३ ५ दिन पछि सशुल्क रु. ५००/-
३	पञ्जीकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धवि च्छेद) सम्बन्धी संशोधन गरी प्रमाण पत्र	पञ्जीकर ण शाखा प्रमुख	पञ्जीकर ण शाखा	१. सम्बन्धित व्यक्ति वा वरेसमार्फत निवेदन र वडाको सिफारिस २. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको सकल प्रति फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर ३. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. सच्याउनुपर्ने कारण पुस्टचाई गर्ने आधार (जन्म दर्ताको हकमा विद्यालयको शैक्षिक प्रमाण पत्र तथा अन्यको हकमा आवश्यकता अनुसार सम्बन्धित वडाको सर्जिमिन मुचुल्का) ५. अन्य आवश्यक कागजातहरू (घटना दर्ता भएको १ वर्ष भित्र मात्र संशोधन गर्न सकिने)	प्रमुख प्रशास कीय अधिकृ त	आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र	प्रचलित ऐन कानून अनुसार

३) "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकमचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
१	इजाजत पत्र दर्ता र ईजाजत पत्र प्रदान	राजस्व शाखा प्रमुख	राजस्व शाखा	<ol style="list-style-type: none"> <li>स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।</li> <li>स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि</li> <li>नगरपालिकामा राजस्व बुझाएको रसिद</li> <li>फर्मको प्रोप्राइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>सबै कागजपत्रहरू नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।</li> <li>"घ"वर्गको निर्माणव्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ ले तोकेका योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने ।</li> </ol>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भई नगर कार्यपालिका को निर्णय भएको ७ दिन भित्र	नगरपालिका को स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
२	इजाजत पत्रको प्रतिलिपि	राजस्व शाखा प्रमुख	राजस्व शाखा	<ol style="list-style-type: none"> <li>इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन</li> <li>तोकिए बमोजिमको शुल्क तिरेको रसिद</li> <li>अन्य आवश्यक कागजातहरू</li> </ol>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र	नगरपालिका को स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
३	इजाजत पत्र नवीकरण	राजस्व शाखा प्रमुख	राजस्व शाखा	<ol style="list-style-type: none"> <li>नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन</li> <li>राजस्व तिरेको रसिद</li> <li>कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>पासबुक (निर्माण व्यवसायी बाट भएका सार्वजनिक निर्माणकार्यको अभिलेख विवरण)</li> <li>अन्य आवश्यक कागजातहरू</li> </ol>	प्रमुख प्रशास कीय अधिकृ त	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिनभित्र	नगरपालिका को स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार

ण) न्यायिक समिति सम्बन्धी(स्थानीय सरकार संचालन ऐन - २०७४ बमोजिम)



सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुन्नेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
१	दफा ४७(१) बमोजिम सेवा सुविधाहरू	नगर उप प्रमुख	न्यायिक समिति को सचिवा लय	<ol style="list-style-type: none"> <li>१. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको उजुरी निवेदन</li> <li>२. नागरिकताको प्रमाणपत्र</li> <li>३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र</li> <li>४. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू</li> <li>५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात</li> <li>६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि</li> </ol>	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल रामपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन	आर्थिक ऐन अनुसार
२	दफा ४७(२) बमोजिम सेवा सुविधाहरू	नगर उप प्रमुख	न्यायिक समिति को सचिवा लय	<ol style="list-style-type: none"> <li>१. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको उजुरी निवेदन</li> <li>२. नागरिकताको प्रमाणपत्र</li> <li>३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र</li> <li>४. वडा स्तरबाटविवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू</li> <li>५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात</li> <li>६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि</li> </ol>	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल रामपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन	आर्थिक ऐन अनुसार

त. प्रकोप/विपद राहत सम्बन्धी

सि. नं.	सेवाकोप्र कार	जिम्मेवा रकर्मचा री/पदा धिकारी	सेवादिने शाखा	पेश गर्नु पर्ने आवश्यककागाजातहरू/प्रक्रिया	गुनासो सुनेअ धिका री	सेवा लिनलाग्ने	
						समय	शुल्क/दस्तुर
१	प्रकोप/विप द राहत सम्बन्धी	वातावर ण तथा विपद् व्यव समिति. का सदस्य सचिव	प्राविधि क शाखा	१. लाभग्राहीको निवेदन २. वडा सिफारिस ३. ईलाका प्रहरी कार्यालयबाट प्राप्त सजिमिन मुचुल्का ४. घटनाको पुष्टी हुने फोटो ५. नागरिकताको प्रतिलिपि	प्रमुख प्रशास कीय अधिकृ त	सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट,	नगरपालिका को स्वीकृत कार्यविधि अनुसार

प्रशासन शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

१. मिति २०८२ साल बैशाख १ देखि असार मसान्त सम्म बसेको १३ औं कार्यपालिका बैठक देखि १८ औं कार्यपालिका बैठकको व्यवस्थापन, निर्णय लेखन र सो सम्बन्धी अभिलेखिकरणको कार्य गरिएको ।
२. मिति २०८२/०१/१५ गते यस रामपुर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो ।
३. यस रामपुर नगरपालिकामा रिक्त रहेका सूचना प्रविधि अधिकृत (अधिकृत स्तर छैटौ) पदको लागि दोस्रो पटक पुन विज्ञापन प्रकाशन, लिखित परीक्षा संचालन, प्रयोगात्मक परीक्षा संचालन, अन्तर्वाता तथा अन्तिम नतिजा प्रकाशन गर्ने काम सम्पन्न गरियो ।
४. मिति २०८२/०२/२३ गते यस रामपुर नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी, नगर प्रहरी र सवारी चालकहरूलाई एक दिने अभिमुखिकरण तालिम संचालन गरियो ।
५. मिति २०८२/०२/२७ गते यस रामपुर नगरपालिका भित्र संचालनमा रहेका र नगरपालिकामा दर्ता नभएका टोल विकास संस्था, आमा समुह, युवा क्लब, बाल क्लब लगाएका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा वडा सदस्यहरूलाई अभिमुखिकरण तालिम संचालन गरियो ।
६. मिति २०८२/०३/१२ र १३ गते यस रामपुर नगरपालिकाको कार्यालयमा कार्यरत वडा सचिव तथा कार्यालय सहायकहरूका लागि सेवा प्रवाहमा थप प्रभावकारिता, कार्यसम्पादनमा सुधार तथा अभिलेख व्यवस्थापन, सेवा सहजीकरण, सूचना प्रणाली प्रयोग, लेखा प्रणाली सम्बन्धी क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम संचालन गरियो ।
७. मिति २०८२/०३/१३ र १४ गते यस रामपुर नगरपालिका नगरकार्यपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम संचालन गरियो ।
८. मिति २०८२/०३/२० र २१ गते रामपुर नगरपालिका नगरकार्यपालिकाका वडा सदस्यहरूलाई क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम संचालन गरियो ।



९. मिति २०८२ साल बैशाख १ देखि असार मसान्त सम्म शाखा प्रमुख तथा कर्मचारी बैठक प्रत्येक महिनाको दोस्रो शुक्रवार वसी विभिन्न निर्यणहरु गरियो ।
१०. आ.व. २०८१/०८२ को माघ महिनादेखि चैत्र महिनासम्मको कामहरूको स्वेतः प्रकाशन गरिएको थियो ।
११. यस कार्यालय अन्तर्गतका कर्मचारीहरूको हाजिरी, काज, विदाको रेकर्ड, व्यक्तिगत फाइल अद्यावधिक गर्ने काम गरिएको ।
१२. कार्यालय सँग सम्बन्धित चिठीपत्र, सूचना, तथ्यांक, अभिलेख तथा फाँटवारीहरु व्यवस्थित र अद्यावधिक रूपमा राख्ने ।

**कृषि शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू**

- रामपुर नगरपालिका वडा नं १० को तल्लो कुमाल गाउमा ७ दिने च्याउ खेती सम्बन्धी तालिम संचालन ।
- रामपुर नगरपालिकाको आ.व. २०८१/०८२ को खाधान बीउ ५०% अनुदानमा वितरण कार्यक्रम अन्तर्गत वितरण गरिएको उन्नत मकैको बीउ उपयोग गर्नुहुने कृषकहरूको मकै बालीको अनुगमन गरिएकोको ।
- कृषकहरूले लगाएको विभिन्न खाधान तथा तरकारी बालीमा देखिएको समस्या पहिचान तथा रोग नियन्त्रणका उपाय र उपचार सम्बन्धमा कृषकहरूको फिल्डमा पुगेर प्राविधिक सल्लाह र आवश्यक बिषादी प्रदान गरिएको ।
- खाधान बालीको उन्नत बीउ ५०% अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा धानको बीउ वितरण गरिएको,
- रामपुर नगरपालिकाद्वारा प्रविधि पदर्शनिका लागि सञ्चालित हाईटेक पोलिहाउसमा उत्पादित तने बोडी बजारिकरण गरिएको,
- मकैबालीमा स्थलगत अनुगमन गरि समस्या पहिचान तथा रोग नियन्त्रण उपाय, उपचार प्राविधिक सल्लाह, पूर्ण अनुदानमा बिषादी वितरण गरिएको,
- व्यवसायिक मौरीपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मौरी घार तथा मौरी जन्य आवश्यक सामाग्री वितरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ९५ वटा मौरीघार वितरण गरिएको,



- बाली संरक्षण कार्यक्रमको लागी विषादी खरिद तथा ढुवानी (निशुल्क विषादी वितरण) कार्यक्रम अन्तर्गत कृषकहरूको खाद्यान्नबाली, तरकारीबाली तथा धानको बीउमा देखिएको समस्या पहिचान तथा रोग नियन्त्रण उपाय, उपचार प्राविधिक सल्लाह, पूर्ण अनुदानमा विषादी वितरण गरिएको,
- कृषक समुहका कृषकहरूलाई स्थलगत तालिम कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा न.३ स्थित उन्नतशील कृषक समुहका कृषकहरूलाई तरकारी नर्सरी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरिएको,
- बाली कटानी तथा रिपोर्टिङ कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको विभिन्न वडामा चैते धान र मकैको नमुना बाली कटानी गरि, समग्रमा क्रमश ५.९३ र ५.५२ औषत उत्पादकत्व निकालिएको
- १० वटै वडाका कृषकहरूलाई किसान सुचिकरण सम्बन्धि अभियुक्तिकरण कार्यक्रम सम्पन्न गरिएको,
- युवा स्वरोजगार अन्तरगत ब्याज अनुदान कार्यक्रममा सहभागी युवा उद्यमीहरूको फर्म अनुगमन गरिएको,
- कृषि ज्ञान केन्द्र पाल्पाको आयोजना र रामपुर नगरपालिका कृषि शाखाको समन्वयमा विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सेवा ईकाई केन्द्रमा  
२०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

क्र.सं.	प्रगति विवरण/कार्य	कैफियत
१	मिति २०८२/०१/०१ देखि मिति २०८२/०३/३२ गते सम्म घटना दर्ता अभिलेख खोजी प्रतिलिपिको लागि वडा कार्यालयमा/अन्य स्थानीय तहमा पठाईएको	घटना दर्ता अभिलेख नभिटएको ४१ वटा जन्म १२१ वटा । मृत्यु ३० वटा । बसाईसराई १५ वटा । विवाह ३५ वटा सम्बन्ध विच्छेद १० जना ।



२	<p>मिति २०८२/०१/०९ देखी मिति २०८२/०३/३२ गते सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य भई थपिएका नयाँ लाभग्राहीहरूको विवरण ।</p>	<p>जेष्ठ नागरिक अन्य ५१ जना ।  जेष्ठ नागरिक दलित १ जना ।  जेष्ठ नागरिक महिला २ जना ।  पूर्ण अपाङ्ग ५ जना अति अशक्त ३ जना  विधवा १२ जना  दलित बालबालिका १९ जना ।  जम्मा लाभग्राही ९३ जना लाभग्राहीहरू थपिएको ।</p>
३	<p>१ देखी १० नं वडा कार्यालयमा जम्मा घटना दर्ता भएको</p>	<p>जन्म महिला १०६ पुरुष १४८ गरि जम्मा २५४ वटा ।  मृत्यु महिला ५८ पुरुष ७१ गरि १२९ वटा ।  बसाइंसराइ आएको दर्ता संख्या ३७ सदस्य संख्या १२१ वटा ।  सरी गएको दर्ता संख्या ३० सदस्य संख्या ९४ वटा ।  विवाह १६४ वटा । सम्बन्ध विच्छेद २५ जना ।  जम्मा घटना दर्ता संख्या ६३९ वटा ।</p>
४	<p>वडा सचिवहरूको एम.आई.एस. आ.ई.डि. पटकपटक गरी ३८ पटक बदलिएको ।  वडा सचिवहरू बिदामा बसेको दिनमा पञ्चीकरणसम्बन्धि सेवाहरू यसै शाखाबाट प्रदान गरिएको ।  सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको वायोमेट्रिक भेरिफिकेसन सम्बन्धी तालिम वडा सचिवहरूलाई प्रदान गरिएको ।  वायोमेट्रिक भेरिफिकेसन सम्बन्धी डिभाइस सबै वडाहरूलाई वितरण गरिएको ।  घटना दर्ता ससाह अभियानको लागि विभिन्न वडाहरूमा माईकिङ कार्यक्रम ।</p>	



५	चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको विवरण ।	जेष्ठ नागरिक अन्य २४५३ जना रु २९२०२१४९० जेष्ठ नागरिक दलित २२३ जना रु १७६३९४७। जेष्ठ नागरिक महिला ३२३ जना रु २५७७५४० पूर्ण अपाङ्ग १०४ जना रु १२४०८९० अति अशक्त २०१ जना रु १२७६८०० विधवा ६७९ जना रु ५३७८५२० दलित बालबालिका ३२८ जना रु ५०३६४७ जम्मा लाभग्राही ४३११ जना रु ४९९४३४९३
---	--	--

प्राविधिक शाखा तथा घर नक्सा शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म

#### सम्पन्न गरिएका कामहरू

- ढुङ्गा गिट्टी बालुवाको लागि निस्दी खोला बाट निकासी भई रहेको र कालीगण्डकी नदी बाट निकासीका लागि IEE गरिसकेको र कार्य पालिका बाट स्वीकृत भई आवश्यक परेको खण्डमा नगर प्रहरी राखी निकासी गर्ने व्यवस्था गरिएको छ ।
- नगर भित्रका विकास निर्माणका कार्यहरू निर्माण सम्पन्न भएका कार्यहरूको भुक्तानी गरिएको र निर्माणाधीन विकास योजनाहरू वडा प्राविधिकको समन्वयमा छिटो छरितो गुणस्तरीय र पारदर्शी रूपमा सम्पूर्ण वडामा निर्माण सम्पन्न गरिएको ।
- वडामा रहेका योजना हरू निर्माण सबै सम्पन्न गरिएको ।
- रामपुर नगरपालिकाको गौरवको आयोजना २ करोड भन्दा माथिको कालीगण्डकी पैदल मार्गको निर्माण कार्य लगभग ३५% कार्य निर्माण भई सकेको छ । कालीगण्डकी पैदल मार्गको लागि केलादी मन्दिर, वडा नं ६ मा सुन्दर फन पार्क - कुमाल गाउँ र भुजात मन्दिरमा पैदल मार्ग निर्माण सम्पुर्ण सम्पन्न भएको ।
- प्रदेशबाट हस्तान्तरित ५ लाख माथिका योजना हरूको सम्पुर्ण निर्माणका कामहरू सम्पन्न गरिएको ।



- किसानबारी जाने पहिरो मर्मतको लागि लागत अनुमान तयार गरिएको र आवश्यक निर्माणको लागि tender मार्फत सूचना प्रकाशन गरिएकोमा सम्झौता गर्ने कार्य भएको छ र कार्य अगाडी बढेको छ । जाली निर्माण कार्य सम्पन्न भएको ।
- गत आ.ब.को सडक बोर्डको कार्य सम्पन्न गरिएको छ साथै आ.व.२०८२/०८३ को लागि लागत अनुमान तयार गरी स्वकृतिको लागि सडक बोर्ड नेपालमा पेस गरिएकोमा उक्त सडक बोर्डबाट सहमति आउन आइसकेको छ ।
- बजार क्षेत्र व्यवस्थापनको लागि २६ करोडको योजनाले निर्माण कार्य गरिरहेको र उक्त कार्य सम्पन्न भएपछि बजार क्षेत्र उज्यालो बनाउन सडक बत्ति निर्माणको लागि १५ लाख बराबरको सडक बत्ति निर्माण कार्य सम्पन्न गरिएको ।
- विभिन्न कार्यालय बाट रामपुर नगरपालिका भित्र निर्माणका लागि लागेका ठेकाहरु सहज र छिटो सम्पन्न गर्न आवश्यक निर्माण सामग्री उपलब्ध गराई गुणस्तर कार्य गर्न आवश्यक समन्वय र सहजीकरण गरिएको छ ।
- नगरपालिका भित्रको भू-वर्गीकरण गर्न सम्बन्धित भू-वर्गीकरण परामर्श सेवा खरिद कार्य सम्पन्न भएको ।
- रामपुर नगरपालिकाको विपद जोखिम न्यून गर्न र आवश्यक रणनीति तयार गर्न विपद जोखिम नक्साङ्कन ,विपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि परामर्श सेवा खरिद प्रक्रिया जारि रहेको ।
- खुला व्यायम शाला निर्माणको लागि ठेका भई आवश्यक सामग्री आपूर्ति र निर्माण कार्य सम्पन्न गरिएको ।



## घर नक्सा सम्बन्धी

- नयाँ घर दर्ता संख्या = ५२ वटा
- नयाँ घर निर्माण कार्यको प्लिन्थ लेवेल इजाजत संख्या = २७ वटा
- नयाँ घर निर्माण कार्यको सुपर स्ट्रकचर लेवेल इजाजत संख्या = १२ वटा
- घर सम्पन्न प्रमाण पत्र = १३ वटा
- नयाँ घर अभिलेखीकरण प्रमाण पत्र = ३३ वटा
- पुरानो घर अभिलेखीकरण प्रमाण पत्र = १० वटा

सूचना प्रविधि शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

१. स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(LISA) तथा स्थानीय तह वित्तीय जोखिम मूल्यांकन(FRA) को विवरण प्रविष्ट गरियो। जसमा LISA को अन्तिम नतिजाको अंक ८५ प्राप्त भयो र FRA को को अन्तिम नतिजाको अंक ७५.५ प्राप्त भयो।
२. कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदानको सूचकहरूको प्रगति प्रतिवेदन समयानुसार तयार गरी पठाइएको र ६६.१ प्राप्त भयो।
३. नगर कार्यपालिका कार्यालय तथा मातहतका वडा कार्यालयमा आएका विभिन्न प्राविधिक समस्याहरूको समाधान गरिएको।
४. नगरपालिकाको वेवसाइट, सामाजिक सञ्जाल नियमित अध्यावधिक गरिएको।

आयुर्वेद शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

क्र.सं.	क्रियाकलाप	महिला	पुरुष	जम्मा
१	ओ.पि.डि. सेवा	१०३३	६२०	१६५३
२	ज्येष्ठ नागरिक सेवा	१८७	१६५	३५२
३	स्तनपाई सेवा	५४		५४
४	पुर्वकर्म/पंचकर्म सेवा	१६३	१७७	३४०
५	योग सेवा	१३१	८५	२१६
६	प्रयोगशाला सेवा	५१	३८	८९
७	नियमित समिक्षात्मक मासिक रिपोर्टिङ			

पशु विकास शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

१. मेडिकल उपचार ( आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण) = ३१६३
२. पशु बन्ध्याकरण सेवा = २१५
३. कृत्रिम गर्भधान सेवा = १०१
४. पशु बिमा सँग सम्बन्धित सिफारिस = १२
५. सर्जिकल उपचार सेवा = ८१
६. गाइनोक्लोजिकल उपचार सेवा = २३

महिला बालबालिका तथा ज्येष्ठ नागरिक विकास शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

कार्य	सम्पन्न मिति	स्थान
अपाङ्गता परिचय पत्र वितरण -१० जना महिला- ४ जना पुरुष -६ जना	१० गते	रामपुर नगर कार्यपालिका कार्यालय

ज्येष्ठ नागरिक परिचय पत्र वितरण- ५ जना महिला-२५ जना पुरुष -२८ जना	निरन्तर	रामपुर नगर कार्यपालिका कार्यालय
रामपुर नगरपालिकाको बालबालिकाको वस्तुस्थिति विवरणका लागि छपाउने काम सम्पन्न	सम्पन्न	रामपुर नगर कार्यपालिका कार्यालय
घरधुरि सर्वेक्षणका लागि छनौट भएका गणकहरूलाई अभिमुखीकरण कार्यक्रम	सम्पन्न	रामपुर नगर कार्यपालिका कार्यालय
महिला सिप विकास तालिम	सम्पन्न	रामपुर नगर कार्यपालिका कार्यालय

योजना शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

तपसिल:-

बडा नं.	जम्मा योजना	सम्झौता योजना	सम्पन्न योजना	कैफियत
१	३४	३४	सबै सम्पन्न	
२	२६	२६	सबै सम्पन्न	
३	६७	६७	सबै सम्पन्न	
४	२९	२९	सबै सम्पन्न	
५	५०	५०	सबै सम्पन्न	
६	३२	३२	सबै सम्पन्न	
७	३४	३४	सबै सम्पन्न	
८	४९	४९	सबै सम्पन्न	
९	३०	३०	सबै सम्पन्न	
१०	८४	८४	सबै सम्पन्न	
जम्मा	४३५	४३५	सबै सम्पन्न	

स्वास्थ्य शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरु

१. नियमित मासिक प्रगति समिक्षा प्रत्यक महिनाको ८ गते रामपुर नगरपालिकामा सम्पन्न ।
२. मिति २०८२/१/५ र ६ गते राष्ट्रिय भिटामिन ए तथा अल्बेण्डाजोल कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरियो ।
३. बैशाख ७ गते ४० बर्ष माथिका लाई sugar, pressure kidney को जाच गर्ने कार्यक्रम सम्पन्न गरियो ।
४. बैशाख महिनालाई खोप महिना मनाईयो ।
५. HP न्युनतम मापदण्ड HPMSS कार्यक्रम रामपुर नगरपालिका दुई वटा आधारभूत स्वास्थ्य केन्द्रमा भलायटार र तिलकपुरमा सम्पन्न गरियो ।
६. नियमित बिरामी परिक्षण सेवा कार्यक्रम १६ वटै संस्थाहरुबाट ।
७. नियमित खोप कार्यक्रम १६ गते देखि २० गते सम्म सम्पन्न गरियो पूर्ण खोप पाउनेको संख्या जम्मा : ३१ जना ।
८. पूर्ण खोप वार्ड घोसणा गर्ने काम सम्पन्न गरियो तथा घरधुरी सर्वेक्षण RCM गरियो ।
९. जेठ महिना पोषण महिना लाई सबै वडाका विद्यालयमा कार्यक्रम गरि मनाईयो ।
१०. डेगुं तथा किटजन्य रोग सम्बन्धी अभियुक्तिकरण कार्यक्रम वडा नं ६ र १० मा सम्पन्न ।
११. VIA camp संचालन आयूर्वेदिक अस्पताल असार १७ गते ४३ जनाको जाँच ।
१२. विपत व्यबस्थापन सम्बन्धि सरोकारवालासंग बैठक २२ गते ।
१३. पोषण कार्यक्रम समिक्षा मिति २०८२/०३/०१ गते ।
१४. महिला सामुदायिक स्वास्थ्य स्वंम सेविकाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

न्यायिक समितिमा २०८१ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरु

१. ९ वटा मासिक बैठक बसि महत्वपूर्ण निर्णय गरी कार्यान्वयन गरिएको ।
२. न्यायिक समितिमा ९ वटा नयाँ निवेदन/उजुरी दर्ता भएको ।
३. ८ वटा निवेदन/उजुरी छलफल गरी मेलमिलाप मार्फत मिलापन गरिएको र ३ वटा निवेदन प्रकृयामा पठाईएको ।
४. २ वटा निवेदनहरु विभिन्न प्रकृयाबाट टुङ्गाइएको र १ निवेदन म्याद तामेल गरिएको ।

५. महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम फरक मितिमा वडा नं. ७ र ९ मा सम्पन्न गरिएको ।

६. रामपुर नगरपालिका भित्र ५ वटा वडाको मेलमिलाप केन्द्र मेलमिलापकर्ता तथा जनप्रतिनिधि सँग अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न गरिएको ।

रोजगार सेवा केन्द्रमा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरू

क्र सं.	सम्पादित कार्यहरू	क्रियाकलापहरू	सहभागिता	कैफियत
१.	सुचिकृत बेरोजगार श्रमिकहरूको नयाँ नाम दर्ता तथा नविकरण	८३ जना		
२.	श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृत आवेदन फारम सहजीकरण	२८ जना		
३.	मन्त्रालय बाट प्रास चिठीपत्र प्रतिउत्तर			
४.	EMIS मा मासिक विवरण प्रबिष्ट तथा हिसाब मिलान	नियमित		
५.	प्रधानमन्त्री रोजगार अन्तर्गत संचालित आयोजनाहरूको अनुगमन	सबै वडाहरूमा	३४ जना श्रमिकहरू	
७.	सीप विकास तथा जीवन उपयोगी तालिम संचालन	सबै वडाहरूबाट	४० जना सहभागी	
८.	सूचिकृत बेरोजगार श्रमिकहरूको फोटो EMIS मा Update तथा Upload		८ जना	

शिक्षा शाखामा २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्म सम्पन्न गरिएका कामहरु

क्र.सं.	विवरण
१.	नगरपालिका भित्रका विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सहभागी
२.	माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा कक्षा १२ को परीक्षा अनुगमन
३.	करारमा शिक्षक नियुक्तिका लागि सिफारिस तथा छनौट परीक्षा संचालन
४.	सामुदायिक विद्यालयको आ.व २०८०/०८१ को आर्थिक कारोबारको लेखापरिक्षण गर्न आसय पेश गरेका लेखापरिक्षकहरुलाई नियुक्ती
५.	मिति २०८२/०१/२६ गतेदेखि २०८२/०१/३० गतेसम्म आधारभूत तह संचालित शिक्षकहरुका लागि ५ दिने ICT तालिम कार्यक्रम सम्पन्न
६.	मिति २०८२/०२/०२ र ३ गते आधारभूत तथा माध्यमिक तह संचालित विद्यालयका IEMIS सम्बन्धी काम गर्ने शिक्षकहरुका लागि PMT तथा शैक्षिक सुचना व्यवस्थापन सम्बन्धी २ दिने तालिम संचालन
७.	मिति २०८२/०२/२३ देखि २६ गतेसम्म एकिकृत पाठ्यक्रमको कस्टमाइज्ड तालिम सम्पन्न।
८.	मिति २०८२/०२/३० र ३१ गते आधारभूत तह संचालित शिक्षकहरुका लागि २ दिने अड्ग्रेजी विषयको मागमा आधारित तालिम कार्यक्रम सम्पन्न
९.	मिति २०८२/०२/२७ र २८ गते विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु बिच नीति तथा कार्यक्रम बारे छलफल तथा क्षमता विकास तालिम सम्पन्न
१०.	मिति २०८२/०३/२१ गते दरैठाटी माध्यमिक विद्यालयमा मेरासँग बालबालिका कार्यक्रम र एस.इ.इ. मा ३.६ वा सो भन्दा बढी जि.पि.ए ल्यउने विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रम सम्पन्न।
११.	मिति २०८२/०३/०७ र ८ गते आधारभूत तह संचालित शिक्षकहरुका लागि २ दिने गणित विषयको मागमा आधारित तालिम कार्यक्रम सम्पन्न
१२.	विद्यालय व्यवस्थापन समिती गठन तथा अभिभावक भेलामा सहभागी
१३.	शिक्षक सरुवाका लागि सिफारिस
१४.	अन्य नियमित कार्य